

# कषयरोग

## अझै पनि सर्ब्यापक रोग हो।

२०२३ मा नयाँ दर्ता भएका बरिामीहरूको संख्या:

# १०,०९६

मृत्यु संख्या (अनुमानति):

# १,५८७

### छट्टै पत्ता लगाऔं (कषयरोग)



यदि हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लागेमा वा खकार आएमा, हल्का ज्वरो आउने वा थकान महशुस भएमा यथाशघ्र स्वास्थ्य संस्थामा गएर जाँच गराऔं।


# सर्ब्यापक

## श्वासप्रश्वाससम्बन्धी संक्रमणहरूलाई रोकथाम गरौं

इन्फ्लुएन्जा,

कोरोनाभाइरस संक्रमण,

ब्याक्टेरियाले गर्दा हुने नमोनिया, आदि



### रोकथाम

### (श्वासप्रश्वास संक्रमण)




हावाको आवतजावत हुन दिने (हावा सर्कुलेशन), हात धुने र सेनटाईजरले हातलाई कटाणु मुक्त गर्ने जस्ता संक्रमण नियन्त्रणका आधारभूत उपायहरू प्रभावकारी हुन्छन्। साथै, मास्क लगाउनु पनि संक्रमण रोकथामका लागि प्रभावकारी उपाय हो।

ORGANIZER

 **MHLW** Ministry of Health, Labour and Welfare of Japan

SUPPORT

 CAICM Cabinet Agency for Infectious Disease Crisis Management

 MEXT MINISTRY OF EDUCATION, CULTURE, SPORTS, SCIENCE AND TECHNOLOGY-JAPAN

The Ministry of Health, Labour and Welfare's website about tuberculosis

